

# वाशअलट ३ सामूहिक हात धुने सुविधा



संक्रामक रोगहरू रोकथामका लागि सबैभन्दा प्रभावकारी तरिका साबुन पानीले हात धुनु हो । विशेष गरि शौचालयको प्रयोगपछि र खाना खानुअघि नियमित रूपमा हात धुनु सबैको जीवनको दैनिक तालिकाकै भाग हुनुपर्दछ । विद्यालय, शिशुस्वाहार केन्द्र, डे केयर सेन्टर, अस्पताल, बसपार्क, खाजा पसल जस्ता सार्वजनिक स्थलहरूमा एकै समयमा धेरै व्यक्तिको लागि हात धुने सुविधा उपलब्ध हुनुपर्दछ ।



## विशेषताहरू

वाशअलट ३ एक पूर्वनिर्मित प्रणाली हो, जसको प्रयोगले २० जनाभन्दा बढी व्यक्तिले एकै समयमा हात धुन, दाँत ब्रश गर्न, खुट्टा धुन सक्दछन् ।

पानी निस्कने टुटि धेरैबटा भएका कारणले गर्दा, प्रयोगकर्ताहरूले समूह या एकलै स्वच्छतासम्बन्धी गतिविधिहरू गर्न सक्दछन् ।

पानी निस्कने टुटिलाई हातले छोयो भने मात्र पानी निस्कने तरिकाले बनाईएको हुँदा पानीको खपत कम हुन्छ ।

एउटा पाइपमा २८ लिटरसम्म पानी अट्छ, र यसले लगभग १५० पटकसम्म हात धुने गतिविधिहरू धान्न सक्दछ ।

पानी बोक्ने पाइपलाई पानीको आपूर्तिसँग जोड्न सकिन्छ, वा हातैले पानी खन्याएर पानी भर्न सकिन्छ ।

पाइपको दुवैतर्फ र पिंघमा ठूलो मुख भएकोले सञ्चालन र मर्मतसम्भार गर्न सजिलो हुन्छ ।

## प्राविधिक विवरण

लामो मोडेल

आयाम: लम्बाई ३०० सेमी, समायोज्य

टुटिहरूको सङ्ख्या: १०

एकै समयमा प्रयोगकर्ताहरूको अधिकतम संख्या: २०

छोटो मोडेल

आयाम: लम्बाई १५० सेमी, समायोज्य

टुटिहरूको सङ्ख्या: ५

एकै समयमा प्रयोगकर्ताहरूको अधिकतम संख्या: १०

प्रयोग गरेको सामग्री: HDPE पाइप

(बाहिरी व्यास ११० मिमी वा १२५ मिमी),

खिया नलाग्ने स्टिलका टुटिहरू



## सम्पर्क

Deutsche Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH

Sector Programme Sustainable Sanitation  
sanitation@giz.de


Regional Fit for School Programme  
fitforschool@giz.de

www.fitforschool.international  
www.susana.org





# महामारीका लागि गरिएका समायोजनहरू // वाशअलट ३


- › भौतिक दुरी कायम गर्ने आधिकारिक निर्देशिका अनुसार पानीका टुटिहरूलाई ढाकिन्छ (उदाहरणका लागि: रबरको क्याप वा ढकनी)
- › स्टिकरले खुल्ला र बन्द टुटिहरूबारे संकेत गर्दछ ।
- › भुईका चिन्हहरू (उदाहरणका लागि: पेन्ट्स, टेप, रिङ्गहरू, बाइकको टायरहरू) ले अभिमुखीकरण र दुरी कायम गर्न मद्दत गर्दछ ।



सिफारिस:  
२ व्यक्ति प्रति  
छोटो वाशअलट



४ व्यक्ति प्रति  
लामो वाशअलट



साबुनले  
भाइरसलाई नष्ट गर्दछ ।  
यो सधैं उपलब्ध हुनुपर्दछ  
(भोल वा बारको रूपमा)

विश्व  
स्वास्थ्य संगठनले  
सिफारिश गर्दछ:  
साबुन पानीले कम्तिमा  
२० सेकेन्डसम्म  
हात धुनुपर्दछ ।

## सुभाब // हिँड्दै र साबुन लगाउँदै

साबुन वा साबुनको डिस्पेन्सर हात धुने  
सुबिधाबाट १०० मिटर टाढा राख्नुहोस् ।  
विद्यार्थीहरूले पहिला साबुन लगाउँछन् र हात  
सफा गर्दै वाशअलटतर्फ हिँड्छन् ।

## फाईदाहरू

- › भौतिक दुरी कायम गर्न सजिलो हुन्छ
- › लाईनमा बस्नु पर्दैन
- › विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको समय  
बमोजिम विद्यार्थीहरूले आफ्ना हात धुन्छन् ।